

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक  
सम्बन्धी नियवमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको  
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को  
आ. वं. २०८१/८२ चौथो त्रैमासिक प्रगति विवरण  
(PROACTIVE DISCLOSURE)



प्रकाशक:-



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

२०८२/०३/३२



  
सहायक प्रमुख जिल्ला अधिकारी

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ वमोजिम यस कार्यालयबाट प्रवाह भएका सेवाहरु सोही ऐनको दफा ५(४) वमोजिम देहाय अनुसार प्रकाशन गरिएको गरिएको छ ।

(क) जिल्ला प्रशासन कार्यालयको स्वरुप र प्रकृति : स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरूप संचालन गर्न तथा शान्ति र व्यवस्था कायम राख्ने कार्य प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो र उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय स्थापना भएका छन । नेपालको संविधान, २०७२ मा साविक नवलपरासी जिल्लालाई नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) नामाङ्कन भई छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए वमोजिम मिति २०७४/०७/१९ गते देखि जिल्ला प्रशासन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को स्थापना भएको छ ।

(ख) जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार :

- जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने ।
- आफ्नो जिल्लाका प्रहरी अधिकृत तथा जवानहरुलाई नियन्त्रण र निर्देशन गर्ने एवम् अधिकृतहरुको नेकीवदी राख्ने ।
- कारागार प्रशासन एवम् कारागारको सुरक्षा व्यवस्था मिलाउने ।
- हातहतियार खरखजाना सम्बन्धी कार्य गर्ने ।
- विष्फोटक पदार्थ नियन्त्रण सम्बन्धी कार्यगर्ने ।
- विदेशी नागरिक उपर रेखदेख र नियन्त्रण गर्ने ।
- यातायात सम्बन्धी काम गर्ने ।
- संघ, संस्था, पत्रपत्रिका सम्बन्धी कार्य गर्ने ।
- स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
- नागरिकता दिने र सो सम्बन्धी कारवाही चलाउने ।
- आप्रवास सम्बन्धी काम गर्ने ।
- चिठ्ठा, जुवा आदि नियन्त्रण गर्ने ।
- अभद्र व्यवहार रोकथाम र नियन्त्रण गर्ने ।
- प्रकोपमा परेकाहरुको उद्धार र राहतको व्यवस्था मिलाउने र मिलाउन लगाउने ।
- लागू औषध नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- चलचित्र, हाटवजार, मेला सम्बन्धी कार्यगर्ने ।
- सीमा प्रशासन र इलाका प्रशासन सम्बन्धी काम गर्ने ।
- जिल्ला भित्र रहेको नेपाल सरकारको सम्पत्तिको संरक्षण, रेखदेख, नियन्त्रण,मर्मत संभार आदि कार्य गर्ने ।
- निर्वाचन सम्बन्धी कार्य गर्ने ।



२

सहायक प्रमुख जिल्ला अधिकारी

- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने ।
- तस्करी नियन्त्रण गर्ने ।
- नाता प्रमाणित गरि दिने ।
- मुआब्जा निर्धारण र वितरण सम्बन्धी कार्य गर्ने ।
- घर भाडा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- नावालाक, असहाय बालबालिकाको संरक्षण गर्ने ।
- मूल्य नियन्त्रण गर्ने, कृत्रिम अभाव, जमाखोरी अनुचित लाभ गर्न नदिने र दैनिक उपभोग्य वस्तुको आपूर्तिको प्रवन्ध मिलाउने ।
- जिल्लास्थित सरकारी कार्यालयहरुको निरीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- जिल्लास्थित कार्यालयहरु बीच समन्वय गर्ने ।
- सभा, समारोहको प्रवन्ध मिलाउने ।
- सामाजिक संघ, संस्था, स्कूल, कलेज, स्वास्थ्य निकाय आदिलाई आवश्यक सहयोग पुर्याउने ।
- प्रचलित नेपाल कानूनले तोके अनुसारका मुद्दा मामिलामा आवश्यक कारवाही गर्ने ।
- नेपाल सरकारले तोकेको र दिएको निर्देशन अनुरूपको कार्य गर्ने गराउने ।
- जिल्लास्थित प्रख्यात र कुख्यात व्यक्तिहरुको अभिलेख राख्ने ।
- जिल्लाभित्र संचालित विकास आयोजना रेखदेख, समन्वय, सहजीकरण र सहयोग पुर्याउने ।
- मदिरा नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- जिल्लास्थित राजनीतिक दलहरु बीच सहज र मैत्री सम्बन्ध बनाउने ।
- नेपाल सरकारको तर्फबाट हुने जिल्लास्थित कार्यमा प्रतिनिधित्व गर्ने ।
- अन्य कुनै निकाय वा पदाधिकारीलाई नतोकिएको कार्य गर्ने ।
- कार्यालय प्रमुखको बैठक गरी जिल्लामा भै रहेका कार्य र समस्याको निराकरणको लागि निकास खोज्ने ।
- जिल्लाको सुरक्षा पार्श्वचित्र District Security Profile तयार पारी राख्ने ।
- लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम पदपूर्ति सम्बन्धी काम गर्ने ।
- जिल्लामा ज्यालादर रेट निर्धारण लगायत तोकिएका अन्य दररेट निर्धारण ।
- जनतालाई परेको पिरमर्का सम्बन्धी जनगुनासोका सम्बन्धमा छलफल गराई समस्याको समाधान खोज्ने ।
- जिल्लामा दिनै पिच्छे घटेका घटनाहरुको अभिलेख तैयार गरी घटनाको महत्व अनुसार दैनिक/मासिक प्रतिवेदन मन्त्रालयमा पठाउने ।
- अन्य कुनै पनि मन्त्रालयलाई नतोकिएको नेपाल सरकारको कुनै काम गर्ने ।




३

*[Handwritten Signature]*  
सहायक प्रमुख जिल्ला अधिकारी

(ग) जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.सु.पु.) को स्वीकृत संगठन संरचना र दरबन्दी तैरिज

अ) संगठन संरचना



सहायक प्रमुख जिल्ला अधिकारी

आ) दरवन्दी तेरिज

सि.नं.	पद	श्रेणी	दरवन्दी संख्या	पूर्ति	रिक्त	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	१	१	-	
२	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	१	१	-	
३	प्रशासकीय अधिकृत	रा.प.तृतीय	३	३	-	
४	नायव सुव्वा	रा.प.अन.प्रथम	१०	९	१	
५	लेखापाल	रा.प.अन.प्रथम	१	१	०	
६	कम्प्युटर अपरेटर	रा.प.अन.प्रथम	३	३	०	करार १
७	खरिदार	रा.प.अन.द्वि	५	४	१	
८	हल्का सवारी चालक	श्रेणी विहिन	२	२	-	करार २
९	कार्यालय सहयोगी	श्रेणी विहिन	७	७	०	स्थायी २ करार ५
जम्मा			३३	३१	२	१०

● राष्ट्रिय परिचय पत्र तर्फ विवरण दर्ता अपरेटर ४ जना र फर्म भर्ने स्वयंसेवक १ जना

(घ) जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा :

- नेपाली नागरिकताको प्रमाणपत्र वितरण
- राहदानी सिफारिस
- विपद व्यवस्थापन प्रकोपबाट पीडितलाई आर्थिक सहायता वितरण
- नामथर, उमेर संशोधन र प्रमाणित
- जनजाती, दलित, आदिवासी प्रमाणित
- पेन्सन सिफारिस
- मुद्दा, ठाडो उजुरी
- मुआब्जा भुक्तानी
- सवारी दुर्घटनाका मृतकका हकदार/घाइतेलाई क्षतिपूर्ति राहत/ औषधी उपचार दिलाई भराई दिने



५ सहायक प्रमुख जिल्ला अधिकारी

- हात हतियार इजाजत नविकरण र नामसारी सम्बन्धी
- नाबालक परिचय पत्र सम्बन्धी
- संस्था दर्ता र नविकरण,
- छापाखाना तथा पत्रपत्रिका दर्ता सम्बन्धी
- द्वन्द्वको क्रममा मृत्यु भएका व्यक्तिका नजिकका हकदारहरुलाई आर्थिक सहायता वितरण

ड. जिल्ला प्रशासन कार्यालयको शाखा र जिम्मेवारी

प्र.जि.अ श्री भविश्वर पाण्डे

स.प्र.जि.अ. श्री माधव प्रसाद शर्मा

सि.नं	शाखा	जिम्मेवार कर्मचारी	जिम्मेवार अधिकृत
१	नयाँ नागरिकता	ना.सु श्री मिना सुवेदी ना.सु श्री दिपक खनाल ख. श्री ज्ञानराज बस्ताकोटी का.स.श्री कृष्ण प्रसाद शर्मा	प्रशासकीय अधिकृत श्री आनन्द शर्मा
२.	प्रतिलिपि नागरिकता	ना.सु. श्री भोजराज रिजाल ना.सु. श्री दिनेश न्यौपाने क.अ. श्री गिता भण्डारी का.स श्री पुर्ण प्रसाद सापकोट	प्रशासकीय अधिकृत श्री कपिल पाण्डे
३.	स्थानीय प्रशासन	ना.सु श्री राजेन्द्र शर्मा क.अ श्री समीर महतो ख. श्री मन बहादुर सहकारी	प्रशासकीय अधिकृत श्री ज्योतिराज अर्याल
४.	राहादानी शाखा	ना.सु श्री सरस्वति पन्थी ना.सु श्री पुष्प कान्त पोखरेल क.अ. श्री छवीलाल राना	प्रशासकीय अधिकृत श्री आनन्द शर्मा
५.	जिन्सी	ना.सु श्री यादव पराजुली	प्रशासकीय अधिकृत श्री ज्योतिराज अर्याल
६.	मुद्दा शाखा	ना.सु श्री यादव पराजुली	प्रशासकीय अधिकृत श्री ज्योतिराज अर्याल
७.	लेखा शाखा	लेखापाल श्री विनोद दुवाडी	प्रशासकीय अधिकृत श्री ज्योतिराज अर्याल
८.	सचिवालय	खरिदार श्री नारायण प्रसाद भण्डारी	प्रशासकीय अधिकृत श्री ज्योतिराज अर्याल



सहायक प्रमुख जिल्ला अधिकारी

(च) जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने सेवाको दस्तुर र अवधि :

सि.नं.	सेवाको किसिम	दस्तुर	अवधि
१	नागरिकताको प्रमाण पत्र	रु १०/- को टिकट	प्रक्रिया पुगेकै दिन
२	नागरिकताको प्रमाण पत्रको प्रतिलिपि	रु १३/- को टिकट	सोही दिन
३	राहदानी (E-passport)	रु ५,०००/-	
४	संस्था दर्ता	रु १,०००/-	प्रक्रिया पूरा भएपछि
५	संस्था नविकरण	रु ५००/--असोज मसान्त सम्म रु १००/--थप पौषमसान्त सम्म रु २५०/--थप असार मसान्तसम्म	सोही दिन
६	नाम, जात र उमेर प्रमाणित तथा अन्य सिफारिस	रु १० को टिकट	सोही दिन
७	विपद्बाट पिडित राहत वितरण	नलाने	सोही दिन
८	ठाडो उजुरी	रु.१० को टिकट	सोही दिन ।

(छ) निर्णय प्रक्रिया र अधिकारी

- मुद्दा हेर्ने अधिकार, गैर आवासिय नागरिकता सदर बाहेकका अन्य अधिकारहरु स.प्र.जि.अ.मा प्रत्यायोजन भएको छ ।
- निर्णय ३ तहमा हुने गरेको फाँटवाला - प्र.अ. - स.प्र.जि.अ./प्र.जि.अ.

(ज) निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्र.अ. र स.प्र.जि.अ.ले गरेको निर्णय उपर उजुरी सुन्ने अधिकारी प्रमुख जिल्ला अधिकारी
- प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर उजुरी सुन्ने अधिकारी गृह मन्त्रालय सचिव (मुद्दा सम्बन्धमा पुनरावेदन सुन्ने नवलपुर जिल्ला अदालत)

क) अधिल्लो आ.व.मा कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सोको विवरण : नभएको

आ.ब. २०८१/८२ को चौथो त्रैमासिकमा सम्पादन भएका कार्यहरु:

सि.नं.	सम्पादित कामको विवरण	
१	नागरिकताको प्रमाण पत्र वितरण	महिला - १४४४ पुरुष- १३५२ जम्मा - २७९६
२	नागरिकताको प्रमाण पत्रको प्रतिलिपि	महिला - १३७१ पुरुष- १४०८ जम्मा - २७७९
३	नागरिक एपबाट प्राप्त गुनासोहरु संबोधन	७७



७

*(Signature)*  
सहायक प्रमुख जिल्ला अधिकारी

	अनुसूची अनुसार CIMS मा संशोधन	
५	अभिलेख डिजिटाइजेसन (नागरिकताको अभिलेख Scan)	६००
६	E-passport (Enrolment)	महिला: १५१४ पुरुष: १९६४ नाबालक: १५८ जम्मा: ३६३६
७	राष्ट्रिय परिचय पत्रको विवरण संकलन	महिला-४२११ पुरुष- ५६५३ जम्मा-९८६४
८	विपदवाट प्रभावित घरको संख्या	-
९	विपद् प्रभावितलाई वितरण गरिएको राहत	-
१०	संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको संस्थाको संख्या	१०
११	नविकरण भएका संस्थाहरुको संख्या	६७
१२	अन्य जिल्लामा दर्ता भएका संस्थाको शाखा कार्यालय स्थापना गर्न स्वीकृती दिएको संख्या	१
१३	संस्थाको विधान संशोधन	१
१४	राजस्व संकलन (राहदानी दस्तुर, धरौटी र संस्था दर्ता/नविकरण)	<ol style="list-style-type: none"> <li>सरकारी सम्पत्तिको बिक्रि बाट प्राप्त रकम: ५०००.००</li> <li>राहदानी शुल्क: ६८६९५१००.००</li> <li>अन्य प्रशासनिक सेवा शुल्क: ३३७३००.००</li> <li>परिक्षा शुल्क: ८१४००.००</li> <li>प्रशासनिक दण्ड जरिवाना जफत: १९८३२०.००</li> <li>कम्पनी रजिष्ट्रेशन दस्तुर: २५६२००/-</li> <li>हातहतियारको इजाजतपत्र दस्तुर: ८१७५०.००</li> <li>जम्मा: ६९६५५०७०.००</li> </ol>
१५	• मुद्दा दर्ता:	अल्या: २५ नया: ४७



८

*[Signature]*  
सहायक प्रमुख जिल्ला अधिकारी

	• मुद्दा फछौट संख्या:	०९	४०
१६	सवारी तथा यातायात व्यवस्था ऐन वमोजिम क्रिया खर्च र क्षतिपूर्ति भराउन परेका निवेदन:	१०	
१७	ठाडो उजुरी सख्या:	२६ (लिखित+मौखिक)	
१८	नाबालक परिचय पत्र वितरण	महिला:१०९ पुरुष:१५३ जम्मा: २६२	
१९	आदिवासी/जनजाती, दलित, मधेशी र खस आर्य प्रमाणित	महिला:१२८ पुरुष:१४८ जम्मा:२७६	
२०	भारतिय सैनिकको नाम, थर, उमेर फरक परेको सिफारिस र प्रमाणित तथा पारिवारिक पेन्सन सिफारिस संख्या	महिला:५५ पुरुष:५७ जम्मा:११२	
२१	भारतिय सैनिक बाहेक अन्यको विवरण फरक परेको व्यहोरा प्रमाणित	२३०	
२३	चालचलन प्रमाणित	-	
२४	लागु औषध उपचार तथा पुनर्स्थापना केन्द्रहरुको अनुगमन	१	
२५	सुरक्षा समितिको बैठक	९	
२६	कसूरजन्य सम्पत्ति व्यवस्थापन जिल्ला स्तरीय समिति	१	
२९	जिल्ला विपद व्यवस्थापन समितिको बैठक संख्या	४	
३०	राजनीतिक दलसँग समन्वय बैठक	१	
३१	कार्यालय प्रमुखको बैठक	३	
३२	विविध बैठक	७	



*(Signature)*  
सहायक प्रमुख जिल्ला अधिकारी

अ) सार्वजनिक निकायको वेबसाईट भएको सोको विवरण :-

- Website: [www.daonawalparasiest.moha.gov.np](http://www.daonawalparasiest.moha.gov.np)



- Facebook page : daonawalpur



*[Handwritten signature]*  
सहायक प्रमुख जिल्ला अधिकारी

